



# नेपाल खाद्य सुरक्षा बुलेटिन

२०७१, अंक ४२



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Food Security Monitoring System

## मुख्य बुँदाहरु र वर्तमान अवस्थाको संक्षेप

यस अंकले २०७० चैत्र- २०७१ असार अवधिलाई समेटेको छ, जुन नेपाली आर्थिक वर्ष २०७०/७१ को तेस्रो चौमासिक अवधि हो । यो बुलेटिन मुख्यत नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) अन्तर्गत ७५ मध्ये ७२ जिल्लामा भएको जिल्ला खाद्य सञ्जालको बैठकहरु तथा नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली अन्तर्गत राष्ट्रिय रूपमा प्रतिनिधित्व हुने गरी २०७१ जेठ-असार अवधिमा गरिएको घरधुरी सर्वेक्षणको नितिजामा आधारित छ ।

यस अवधिमा:

- देशका अधिकांश भागहरु न्यूनतम खाद्य असुरक्षित अवस्थामा परेका थिए, यो त्यस्तो अवस्था हो जुन अवस्थामा घरधुरीहरूले जीविकोपार्जनका पद्धतिहरु परिवर्तन नगरिकन खाद्य तथा गैह खाद्य आवश्यकताहरु परिपूर्ती गर्न सक्छन् ।
- प्राय पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने १७० गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित चरणमा परेका थिए, यो त्यस्तो अवस्था हो जुन अवस्थामा घरधुरीहरु परम्परागत निर्वाहपद्धतिहरु अपनाएर न्यूनतम खाद्य आवश्यकता पूरा गर्न सक्छन्, तर केही अत्यावश्यक गैह खाद्य खर्चहरु टार्नका लागि भने उनीहरु पछि परिपूर्ति गर्न नसकिने खालका निर्वाहपद्धतिहरु नअपनाइक्न समस्या टार्न असक्षम हुन्छन् ।
- गत अनुगमन अवधिको (२०७० मंसिर-फागुन) तुलनामा खाद्य सुरक्षाको अवस्थामा सुधार आएको छ, जुन अवधिमा प्राय मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका १८४ गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा परेका थिए ।
- कृषिजन्य बस्तुहरूको (पशुपालन सहित) को बेचबिखन, दैनिक ज्यालादारी, र विप्रेषण मुख्य आम्दानीका स्रोतहरु रहे, जसले घरधुरीको आम्दानीमा क्रमशः २६, २६, र १९ प्रतिशत अंश ओगटेका थिए र घरधुरीको खाद्य सुरक्षा अवस्था सुधारमा योगदान पुऱ्याए ।
- यस अवधिमा देशका अधिकांश भागमा हिउँदे बाली भित्राइयो तथापि धेरै पहाडी तथा हिमाली क्षेत्रका घरधुरीको खाद्य संचितीमा हिउँदे बालीको न्यून भूमिका हुन्छ । घरधुरीको औसत खाद्य संचिती २३९ केजि रहेको थियो, जुन औसत घरधुरीको लागि ३.७ महिना सम्मका लागि पर्याप्त हुन्छ ।
- NeKSAP घरधुरी सर्वेक्षणका अनुसार, ८५.४ प्रतिशत घरधुरीहरूले पर्याप्त खाद्य उपभोग गरेका थिए । समग्रमा, गत अवधि यता घरधुरीको खाद्य उपभोग र आहारको विविधतामा सुधार आएको छ ।
- यस अवधिमा कुनै पनि मुख्य विपद् र संकटका घटनाहरु भएनन् ।
- नेपाल राष्ट्र बैंकका अनुसार, २०७१ असारमा वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क ८.१ प्रतिशतले बढ़ि भयो, जुन गत वर्ष सोही अवधिमा ७.८ प्रतिशत थियो । तरकारीको मूल्य सूचकाङ्कले सबैभन्दा बढी (२१.२ प्रतिशत) बढ़ि देखायो ।

## हालको खाद्य सुरक्षा अवस्था र पूर्वानुमान

खाद्य सुरक्षा समूह (Cluster)	हालको अवधि: २०७० मंसिर-फागुन	आधिल्लो अवधिको तुलनामा परिवर्तन	पूर्वानुमान: २०७० चैत्र-२०७१
कर्णाली			
सुदूरपश्चिमी पहाडी तथा हिमाली क्षेत्र			
राप्ती-भेरी पहाडी क्षेत्र			
पश्चिमी तराई			
मध्य र पूर्वी तराई			
पश्चिमी पहाडी तथा हिमाली क्षेत्र			
मध्य पहाडी तथा हिमाली क्षेत्र			
पूर्वी पहाडी तथा हिमाली क्षेत्र			

- न्यूनतम खाद्य असुरक्षित
- मध्यमस्तरीय खाद्य असुरक्षित
- उच्चतम खाद्य असुरक्षित
- गम्भीर खाद्य असुरक्षित
- मानवीय आपतकालीन अवस्था

### परिवर्तन/पूर्वानुमान

- विग्रने
- यथावत रहने
- सुधार हुने

मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रमा उल्लेख्य सुधारका साथ यस अवधिमा खाद्य सुरक्षा अवस्थामा सुधार आएको छ ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार प्राय पूर्वाञ्चल विकास क्षेत्रमा पर्ने १७० गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित (चरण २) मा परेका थिए ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले देशका बाँकी भागहरु भने न्यूनतम खाद्य असुरक्षित अवस्थामा (चरण १) वर्गीकृत गरेका छन् । यो मुख्यत वर्षे बालीको मौज्दात खाद्य संचिती र हालै भित्राइएको हिउँदे बाली, मौसमी तथा बेमौसमी कृषिजन्य उत्पादन र यार्शागुम्बा जस्ता गैह काष्ठ वन पैदावार मार्फत भएको आम्दानीले गर्दा भएको हो । दैनिक ज्यालादारी र विप्रेषणले पनि घरधुरीको आम्दानी र खाद्य सुरक्षामा योगदान पुऱ्याए ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार आउँदो चार महिनाको अवधिमा (२०७१ साउन- कार्तिक) १४३ गाविसहरु (सप्तरी ५८, सिरहा ३१, हुम्ला १८, जाजरकोट १२, रुकुम ७, सल्यान ८, कालिकोट ६ र दैलेख ३) मध्यमस्तरीय खाद्य असुरक्षा तर्फ जान सक्ने अनुमान छ ।

नेपाल खाद्य सुरक्षा बुलेटिन कृषि विकास मन्त्रालय, खाद्य सुरक्षा अनुगमन इकाई र विश्व खाद्य कार्यक्रम, खाद्य सुरक्षा अनुगमन तथा विश्लेषण इकाईको संयुक्त तत्वावधानमा प्रकाशित हुन्छ ।




# नेपाल खाद्य सुरक्षा बुलेटिन - अंक ४२

## खाद्य सुरक्षा चरण वर्गीकरण नक्सा

નવરા : ખાચ સરકા ચરણ વર્ગિકરણ નવરા, ૨૦૭૦ હેચ - ૨૦૭૧ અસાર

स्थोरः NekSAP जिल्हा बाद सरक्षा संकायद्वारा



# नेपाल खाद्य सुरक्षा बुलेटिन - अंक ४२

## खाद्य सुरक्षा परिणाम

### खाद्य असुरक्षाको व्यापकता

यस अनुगमन अवधिमा जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले प्राय पूर्वाञ्चल विकास क्षेत्रका १७० गाविसहरू मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा (चरण २) परेको रिपोर्ट गरेका छन् । यी गाविसहरू निम्न जिल्लाहरूमा रहेका थिए: खोटाड (२३), भोजपुर (१२), संखुवासभा (५), तेहथुम (७), ताप्लेजुङ (१२), पाँचथर (८), सप्तरी (८), सिरहा (३), बाजुरा (४), कालिकोट (६), दैलेख (३) र सुखेत (१) । यी क्षेत्रहरूको भौगोलिक वर्गीकरणका लागि नक्सा १ मा हेर्न सकिन्दछ ।


पूर्वी तराइका केही गाविसहरू विशेष गरी सप्तरीका ५८ गाविसहरू र सिरहाका ३१ गाविसहरूमा २०७०/७१ को धान उत्पादनमा २५ देखि ४० प्रतिशत सम्म हास आई घरधुरीको खाद्य संचिती न्यून भएको र लगतै गहुङ्को उत्पादनमा कमि आएको हुनाले यी गाविसहरू मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा परेका थिए । पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा (जस्तै खोटाड, भोजपुर, तेहथुम, ताप्लेजुङ, पाँचथर र संखुवासभा) मा हिउदै बालीको खाद्यान्त आपूर्तिमा न्यून भूमिका हुनाले यी जिल्लाका केही गाविसहरू मध्यमस्तरीय खाद्य असुरक्षामा परेको रिपोर्ट छ । खोटाड र भोजपुरमा मनसुनी वर्षाका कारण सडकहरू अवरुद्ध भई अपर्याप्त खाद्यान्त आपूर्ति र खाद्यान्त मूल्यमा भएको बढ्दि पनि चासोको विषय रहे । मध्य तथा सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरूमा भने हिउदै बाली (गहुङ र जौ) भित्राइएको र कृषि तथा गैहू कृषि स्रातहरू मार्फत आम्दानी भएको हुनाले खाद्य सुरक्षा अवस्थामा सुधार आयो । यी क्षेत्रका केही हिमाली जिल्लाहरूमा यार्शागुम्बा मार्फत उल्लेख आम्दानी भयो ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार देशका बाँकी भागहरू न्यूनतम खाद्य असुरक्षित अवस्थामा (चरण १) रहे । यी क्षेत्रमा घरधुरीहरूले सानो स्तरका तनावहरूमा विद्यमान सामाजिक, प्राकृतिक तथा अर्थिक स्रोत मार्फत गुजारा गर्न सक्दछन् । यी क्षेत्रहरूमा वर्षे बालीको उत्पादनबाट मौज्दात खाद्य संचिती, बजारको सुचारु संचालन, र दैनिक ज्यालादारी, कृषि तथा पशुजन्य उत्पादन, गैर काष्ठ वन पैदावार मार्फत प्राप्त आम्दानी, र विप्रेषणले खाद्य उपलब्धता र पहुँचमा योगदान पुऱ्याए ।


### घरधुरीको खाद्यान्त उपभोग\*

चित्र १ मा घरधुरीको खाद्य उपभोगको पर्याप्तता (खाद्य उपभोग अंक द्वारा मापन गरिएको) सम्बन्धि नतिजाहरू प्रस्तुत गरिएको छ जुन NeKSAP द्वारा गरिएको विभिन्न अवधिको घरधुरी सर्वेक्षणमा आधारित छ । २०७० चैत्र- २०७१ असार अवधिमा सर्वेक्षणमा परेका १४.६ प्रतिशत घरधुरीहरूले अपर्याप्त खाद्यान्त उपभोग गरेको पाइयो, जुन २०७० मार्सिर- फागुन अवधिको तुलनामा सुधार भएको अवस्था हो, जुन समयमा १९.६ प्रतिशत घरधुरीहरूले अपर्याप्त खाद्यबस्तु उपभोग गरेको पाइएको थियो । भौगोलिक क्षेत्रका आधारमा गरिएको थप विश्लेषणका अनुसार, राष्ट्रिय औसत (१४.६%), पहाड (१५.६%), र तराइ (११.८%) को तुलनामा हिमाली क्षेत्रमा (२५.७%) ठूलो अनुपातमा घरधुरीहरूले अपर्याप्त खाद्यान्त उपभोग गरेको पाइयो ।

चित्र २ मा भौगोलिक क्षेत्र र विभिन्न अवधिको तथ्याङ्क संकलनका आधारमा आहारको विविधता मापन अंकको आधारमा मापन गरिएको परिवर्तन प्रस्तुत गरिएको छ । २०७० चैत्र-२०७१ असार अवधिमा घरधुरीहरूले गत ७ दिनमा उपभोग गरेको खाद्य समूहलाई आधार मानी हेर्दा आहारको विविधता ५.२ रहेको पाइयो, जुन गत अनुगमन अवधिमा ४.९ थियो । यस अनुगमन अवधिमा भौगोलिक क्षेत्रको आधारमा आहारको विविधतामा ठूलो भिन्नता नदेखिएतापनि पहाड (५.१) र हिमाल (५.०) को तुलनामा तराइमा (५.३) आहारको विविधता बढी भएको पाइयो ।




चित्र १: तथ्याङ्क संकलनको आधारमा घरधुरीहरूको खाद्य उपभोग  
(स्रोत: NeKSAP घरधुरी सर्वेक्षण)



चित्र २: तथ्याङ्क संकलनको आधारमा घरधुरीहरूको आहार विविधता अंक ।  
(स्रोत: NeKSAP घरधुरी सर्वेक्षण)

### जीविकोपार्जन



चित्र ३: स्रोतका आधारमा घरधुरीको आम्दानीको अंश, २०७० चैत्र- २०७१ असार  
(स्रोत: NeKSAP घरधुरी सर्वेक्षण)

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार, यस अवधिमा देशभरका अधिकांश घरधुरीहरूले जीविकोपार्जनका परम्परागत पद्धतिहरू अपनाए; अपवादस्वरूप मध्यमस्तरीय खाद्य असुरक्षित गाविसहरूमा भने खानाको परिमाण र छाक घटाउने, कम रुचीकर खाना खाने, र खाद्य तथा गैहू खाद्य बस्तु उधारो गर्ने खालका परम्परागत निर्वाहपद्धतिहरू अपनाइएको रिपोर्ट छ ।

चित्र ३ मा NeKSAP घरधुरी सर्वेक्षणका आधारमा घरधुरीको आम्दानीमा विभिन्न स्रोतको अंश प्रस्तुत गरिएको छ । जस अन्तर्गत कृषिजन्य बस्तु (पशुपक्षी लगायत) को बेचविखन, दैनिक ज्यालादारी, र विप्रेषणले घरधुरीको आम्दानीको ठूलो अंश कमश २६, २६, र ११ प्रतिशत ओगटेको पाइयो । NeKSAP घरधुरी सर्वेक्षणका अनुसार २०७० मार्सिर- फागुन अवधिको तुलनामा यस अवधिमा घरधुरीको आम्दानीमा कृषि जन्य उत्पादन र विप्रेषणको अंश न्यून रुपमा घट्यो भने ज्यालादारी रोजगारीको अंश २ प्रतिशतले बढ्यो । जीविकोपार्जनको विविधता (जुन जोखिमता २/वा त्यसलाई सामना गर्न सक्ने क्षमता सम्बन्धि सूचक हो) का अनुसार ठूलो अनुपातमा (८१ प्रतिशत) घरधुरीहरूको एक (४० प्रतिशत) र दुई (४१ प्रतिशत) मात्र आम्दानीको स्रोत भएको पाइयो ।



# नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४२

## खाद्य उपलब्धता र पहुँच

**उपलब्धता:** धानको रास्तो उत्पादकत्वका लागि असार महिना भित्रमा रोपाई गरिसक्नु पर्दछ। यद्यपि, यस वर्ष असार सम्ममा केवल ६० प्रतिशत क्षेत्रमा मात्र धान रोपाई सकिएको थियो। तराइ र केही पूर्वी पहाडी जिल्लाहरूमा अवस्था अझ नरास्तो भएको पाइयो, जहाँ सामान्य भन्दा (१० वर्षको औसत) ६० प्रतिशत कम क्षेत्रमा धान लगाइएको थियो। प्रभावित जिल्लाहरूमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, तेह्रथुम, इलाम, पाँचथर, ताप्ले जुङ्ग, धनकुटा, सोलुखुम्बु र वाँके पर्दछन् (नक्सा २)।

कृषि विकास मन्त्रालयका अनुसार, २०७०/७१ मा जम्मा अन्न उत्पादन (वर्षे र हिउँदै) ९५ लाख ६० हजार मेट भएको अनुमान छ, जसबाट ६० लाख ८० हजार मेट कुल उपभोग्य अन्न उपलब्ध हुने अनुमान छ। ५२ लाख मेट राष्ट्रिय अन्न आवश्यकताको तुलनामा देशमा ८ लाख ८० हजार मेट अतिरिक्त उत्पादन भएको छ।

नेपाल सरकार र विकास साफेदारहरूले देशका विभिन्न भागहरु विशेष गरी दुर्गम क्षेत्रमा खाद्य सहयोग (सुपथ मूल्यमा वा खाद्यान्न) उपलब्ध गराउँदछन्। नेपाल खाद्य संस्थानले विशेष गरी

दुर्गम क्षेत्रहरूमा सुपथ मूल्यमा चामल आपूर्ति गर्दछ। जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार, नक्सा २: बालीको नक्सा (धान)। (स्रोत: जिल्ला खाद्य सुरक्षा सञ्जालहरू)


नेपाल खाद्य संस्थानले यस अवधिमा निम्न स्थानहरूमा निम्न परिमाणमा चामल उपलब्ध गरायो: सुदूर पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा ७६९ मेट, कर्णालीमा २,५०८ मेट, पूर्वी पहाडी तथा हिमाली क्षेत्रमा ८६४ मेट, र पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा ७८३ मेट।

धेरै पहाडी तथा हिमाली क्षेत्रमा घरधुरीको खाद्य संचितीमा हिउँदै बालीको सीमित भूमिका हुन्छ। NeKSAP घरधुरी सर्वेक्षणका अनुसार, घरधुरीको औसत खाद्य संचिती २३९.४७ केजि रहेको थियो, जुन औसत घरधुरीको लागि ३.७ महिना सम्मका लागि पर्याप्त हुन्छ।


**घरधुरीको आम्दानी:** नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्ष (२०७०/७१) मा ५ खर्ब ४३ अर्ब २९ करोड रुपैया विप्रेषण प्रवाह भएको रिपोर्ट छै। यसैगरी, आ. व. को पहिलो आठ महिनाको अवधिमा ३ खर्ब ५६ अर्ब ७२ करोड रुपैया (३.५९ विलियन अमेरिकी डलर) विप्रेषण प्रवाह भएको रिपोर्ट छै। अतः अन्तिम त्रैमासीको अवधिमा रु. १ खर्ब ८६ अर्ब ५७ करोडको विप्रेषण प्रवाह भएको अनुमान छ। यो आकलन औपचारीक माध्यमहरू मार्फत प्राप्त विप्रेषणको सूचनामा मात्र आधारीत छ। अनौपचारीक माध्यम मार्फत प्राप्त विप्रेषण र कम यसमा सामावेश गरिएको छैन, जस्तै मध्य तथा सुदूर पश्चिमी क्षेत्रमा सामान्य रुपमा साथै लिएर आउने विप्रेषण। मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा यो अवधि मौसीमी रुपमा बसाइसराइ गएका मानिसहरू फर्कने मौसीम संग जुधेको छ र जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले यी क्षेत्रहरूमा ठूलो परिमाणमा साथै लिएर आउने विप्रेषण प्रवाह भएको रिपोर्ट छ।

यस अवधिमा कृषि र पश्चिमन्त्य वस्तुहरूबाट हुने आम्दानी पनि उच्च रह्यो; विशेष गरी मध्य तराइ (२८ अर्ब रुपैया), पूर्वी तराइ (१५ अर्ब), मध्यमाञ्चलका पहाडी तथा हिमाली क्षेत्र (९ अर्ब), पूर्वी पहाडी तथा हिमाली क्षेत्र (७ अर्ब ५० करोड), र पश्चिमी पहाडी तथा हिमाली क्षेत्र (७ अर्ब १० करोड)। यस अवधिमा ज्यालादारी रोजगारी र गैह्र काझ वन पैदावारले पनि घरधुरीको आम्दानीमा योगदान पुऱ्याए। यस अवधिमा याशांगुम्बा संकलन पनि हुने गर्दछ र जिल्ला खाद्य सुरक्षा सञ्जालहरूका अनुसार पश्चिमी, मध्य तथा सुदूर पश्चिमी हिमाली क्षेत्रका घरधुरीहरूलाई याशांगुम्बावाट उल्लेख्य आम्दानी भयो। उदाहरणका लागि, दार्चुला जिल्लामा मात्र करिब ६,३५० घरधुरीहरूले ५ खर्ब ३७ अर्ब रुपैया आम्दानी गरे। कर्णालीको डोल्पा, जुम्ला र मुगुका करिब १०,७५५ घरधुरीहरूले २ अर्ब र पश्चिमी क्षेत्रका मुस्ताङ, मनाड, म्याग्दी र गोरखा जिल्लाका करिब ३,५०० घरधुरीहरूले याशांगुम्बा संकलनबाट ३२ करोड ८० लाख आम्दानी गरे।

**खाद्यान्न मूल्य र बजारहरू:** चित्र ४ मा प्रस्तुत गरे अनुसार वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क [Consumer Price Index (CPI)] २०७१ असारमा गत वर्ष सोही समयको ७.८ प्रतिशतको तुलनामा ८.१ प्रतिशतले बढ्दि भयो। खाद्य तथा पेय पदार्थको सूचकाङ्क गत वर्ष सोही समयको ८.४ प्रतिशतको तुलनामा ११.१ प्रतिशतले बढ्दि भयो। तरकारीको सूचकाङ्क २०७१ असारमा २१.२ प्रतिशतका साथमा सबैभन्दा उच्चदरमा बढ्दि भयो जुन गत वर्ष सोही समयमा ८.४ प्रतिशत थियो। चित्र नं. ५ मा २०७० चैत्र-२०७१ असार अवधिमा भएको मुख्य खाद्य वस्तुहरू र आलुको खुद्रा मूल्यलाई अधिलो वर्ष सोही अवधिको मूल्य र २०७० मंसिर-फागुन अवधिको मूल्य संग तुलना गरिएको छ। २०६९ चैत्र-२०७० असार अवधिको तुलनामा मोटा चामल, गहुङ्को पिठो र रातो आलुको मूल्य क्रमशः ३.९, ९.६ र २४.६ प्रतिशतले बढ्दि भयो।



चित्र ४: वार्षिक स्फीतिदर (स्रोत: नेपाल राष्ट्र बैंक)



चित्र ५: मुख्य खाद्य वस्तुहरू र आलुको खुद्रा मूल्य (स्रोत: कृषि विकास मन्त्रालय)

**ज्यालादारी रोजगारहरूको खाद्यान्न क्रयशक्ति:** तालिका १ मा २०७० चैत्र-२०७१ असार अवधिमा भौगोलिक क्षेत्रका आधारमा विद्यमान अदक्ष ज्यालादारी रोजगारहरूको औसत ज्याला र मोटा चामलको औसत मूल्य प्रस्तुत गरिएको छ। यी दुई सूचकाङ्क हरू एक वस्तु वा सेवाको अर्को वस्तु वा सेवासंगको सार्वेक्षक मूल्य अर्थात Terms of Trade (TOT) मापन गर्ने प्रयोग गरिन्छ, जुन घरधुरीको क्रयशक्तिको सूचक पनि हो। हिमाली क्षेत्रमा उच्च ज्यालादरको वावजूद त्यहाँका मजदूरहरूको क्रयशक्ति पहाडी र तराइ क्षेत्रको तुलनामा कम छ। हिमाली क्षेत्रका उपभोक्ताहरूले मोटा चामलका लागि पहाडी क्षेत्र र तराइका उपभोक्ताहरूले भन्दा क्रमशः ३०.७ प्रतिशत र ४८.१ प्रतिशत बढी मूल्य तिर्नु पर्यो। औसतमा एक दिनको ज्यालाले हिमाली, पहाडी र तराइ क्षेत्रमा क्रमशः ७.५ केजि, ९.० केजि, र ८.८ केजि मोटा चामल खरीद गर्न सकिन्छ।

तालिका १: अल्पको कारोबारको सन्दर्भमा ज्याला (TOT) (२०७० चैत्र-२०७१ असार)

भौगोलिक क्षेत्र	ज्यालादार (नेरु/दिन)	मोटा चामलको मूल्य (नेरु/केजी)	(TOT)
हिमाल	४९०	५४.८	७.५
पहाड	३७९	४१.९	९.०
तराइ	३२९	३७.५	८.८
औसत	३७२	४४.७	८.३

<sup>१</sup> नेपाल राष्ट्र बैंक, नेपालको हालको समग्र आर्थिक अवस्था (२०७०/७१ को वार्षिक तथ्याङ्को आधारमा)।

<sup>२</sup> नेपाल राष्ट्र बैंक, नेपालको समग्र आर्थिक अवस्था (२०७०/७१ को द महिनाको तथ्याङ्को आधारमा)।



# नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४२

## उपभोग, स्थिरता र खाद्य सुरक्षा पूर्वानुमान




**उपयोग:** जिल्ला खाद्य सुरक्षा सञ्जालहरुका अनुसार, यस अवधिमा खाद्य उपभोगलाई प्रभाव पार्ने खालका स्वास्थ्य र सरसफाइका उल्लेख्य समस्याहरु देखा परेनन् । NeKSAP घरधुरी सर्वेक्षणले पात यस कुरालाई प्रमाणित गरेको छ, जस अनुसार सर्वेक्षणमा परेका (कुल २७) पाँच वर्ष मुनिका बालबालिकाहरु मध्ये ६.७ प्रतिशतलाई भाडापछाला लागेको रिपोर्ट छ । यसका साथै, सर्वेक्षणमा परेका (कुल २९) पाँच वर्ष मुनिका बालबालिकाहरु मध्ये ३.९ प्रतिशतको माथिल्लो पाखुराको विच भागको गोलाई (MUAC) १२.५ सेमि भन्दा कम भएको पाइयो । MUAC मृत्युदरको जोखिम आकलन गर्ने र पोषणको अवस्थाको मापन गर्ने एक सूचक हो र यो पोषण कार्यक्रमहरुमा जाँच र छनौट विधी/सामग्रीका रूपमा प्रयोग गरिन्छ ।


खुला दिसा मुक्त क्षेत्र घोषित जिल्ला र गाविसहरुको संख्यामा वृद्धि भएको छ, जुन सामुदायीक सरसफाइको एक सूचक पनि हो । २०७१ भाद्र महिना सम्ममा १५ जिल्लाहरु र १,६८९ गाविसहरु खुला दिसा मुक्त क्षेत्र घोषित भएका छन् । चित्र ६ मा देखाए अनुसार पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा ठूलो अनुपातमा खुला दिसा मुक्त गाविसहरु पर्दछन्, पश्चिमी पहाडी तथा हिमाली क्षेत्रमा मात्र करिब ८० प्रतिशत यस्ता गाविसहरु छन् । जिल्ला खाद्य सुरक्षा सञ्जालहरुका अनुसार, २०७० फागुन सम्ममा १,६८२ गाविसहरु (नेपालका सम्पूर्ण गाविसहरुको ४४ प्रतिशत; गत अनुगमन अवधिमा ९ प्रतिशतले वृद्धि ) खुला दिसा मुक्त क्षेत्र घोषित भएका थिए ।

**स्थिरता:** नेपालमा मनसुनी वर्षा सामान्यतया जेठ २७ मा सुरु हुन्छ । यद्यपि, यस वर्ष मनसुनी वर्षा १० दिनले ढिलो सुरु भयो र सुरुवातमा कमजोर पनि रह्यो, जसले देशका धेरै भागहरुमा धान रोपाईमा प्रभाव पायो । नक्सा ३ मा जिल्ला खाद्य सुरक्षा सञ्जालहरुले रिपोर्ट गरे अनुसार देशभरको वर्षाको स्तर प्रस्तुत गरिएको छ । नक्सामा देखाए अनुसार, पूर्वी, पश्चिमी र मध्य पश्चिमी क्षेत्रका धेरै जिल्लाहरुमा पर्याप्त वर्षा भएन । पूर्वी तराइका जिल्लाहरु सिरहा र सप्तरीमा अझ कम वर्षा भएको रिपोर्ट छ ।

जलवायु संग सम्बन्धित केही स्थानीय प्रकोपहरु र अन्य घटनाहरु जस्तै पहिरो, आगजनी, र बाढी, वाहेक यस अवधिमा खाद्य सुरक्षा अवस्थामा प्रभाव पार्ने खालका प्रकोपका उल्लेख्य घटनाहरु भएनन् । NeKSAP घरधुरी सर्वेक्षणले यस अवधिमा न्यून तहको संकटहरु देखा परेको पुष्टि गरेको छ: सर्वेक्षणमा परेका मध्ये १२ प्रतिशत घरधुरीहरुले सकट अनुभव गरे जस मध्ये ५० प्रतिशत घरधुरीहरुले मानव रोग व्याधी मुख्य संकटका स्रोतका रूपमा रिपोर्ट गरेका छन् ।



चित्र ६: क्लस्टरका आधारमा खुला दिसा मुक्त क्षेत्र घोषित गाविसहरुको प्रतिशत, फागुन २०७० (स्रोत: जिल्ला खाद्य सुरक्षा सञ्जाल)



नक्सा ३: वर्षाको अवस्था (स्रोत: जिल्ला खाद्य सुरक्षा सञ्जाल)

### पूर्वानुमान (२०७१ साउन देखि कार्तिक सम्म)

आउँदो अनुगमन अवधिमा तराइमा मकै बाली पूर्ण रूपमा भित्राइनेछ भने धान बाली अर्थात रूपमा भित्राइनेछ । असार देखि भाद्र सम्मको अवधि नेपालमा मनसुनी वर्षायामको अवधि हो । यस वर्ष मनसुनी वर्षायाम ढिलो सुरु हुनाका साथै मनसुनी वर्षायामको अन्त्यतिर देशका केही भागहरुमा अधिक वर्षा भई वर्षे बाली (विशेष गरी धान) को उत्पादनमा छास आउने अनुमान छ । यसका साथै, दुर्गम पहाडी तथा हिमाली क्षेत्रमा मनसुनी वर्षाले यातायात अवरुद्ध भई आपूर्तिमा वाद्या पुराने र खाद्य वस्तुहरुको मूल्यमा वृद्धि हुन सक्नेछ । यी तत्वहरुको एकमुष्ट प्रभावले गर्दा २०७१ साउन- कार्तिक अवधिमा १४३ गाविसहरु प्रभावित भई खाद्य असुरक्षित (चरण २ वा बढी) अवस्था तर्फ जाने अनुमान छ ।

**पूर्वी पहाडी तथा हिमाली क्षेत्र:** यस क्लस्टरमा गत अनुगमन अवधिको तुलनामा समग्र खाद्य सुरक्षामा सुधार आउने अनुमान छ र सम्पूर्ण गाविसहरु न्यूनतम खाद्य असुरक्षित अवस्थामा रहने अनुमान छ । यस सुधारको मुख्य कारणहरुमा घरधुरीहरु संग धान र मकै बालीबाट प्राप्त खाद्य संचितीको मौज्दात र बजार खरिदबाट प्राप्त खाद्य संचिती; नेपाल खाद्य संस्थान मार्फत खाद्यान्त आपूर्ति; गैह काष्ठ वन पैदावार, मौसमी तरकारी, ज्यालादारी र विप्रेषणबाट प्राप्त आम्दानी; र कार्तिकबाट सडक पहुँचमा हुने सुधार आदि पर्दछन् ।

**पूर्वी तराइ:** यस क्लस्टरमा खाद्य सुरक्षा अवस्था उस्तै रहने अनुमान छ । यहाँका कुल २९१ गाविस र नगरपालीकाहरु मध्ये, ८९ गाविसहरु (सप्तरीमा ५८ र सिरहामा ३१) मध्यमस्तरीय खाद्य असुरक्षित अवस्था तर्फ जाने अनुमान छ । यी गाविसहरुमा गत वर्ष धानको उत्पादन राम्रो नहुनाका साथै घरधुरीको आपूर्तिमा गाहुङ्को अंश न्यून मात्र हुने हुनाले घरधुरीको खाद्य संचिती उल्लेख्य रूपमा रितिएको यथो जुन मौसिरमा वर्षे बाली भित्राइए पश्चात मात्र परिपूर्ण हुनेछ । अतः आउँदो अनुगमन अवधिमा पनि यी गाविसहरु मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहने अनुमान छ ।

**कर्णाली:** कर्णालीमा खाद्य सुरक्षा यथावत रहने अनुमान छ । वर्षे बाली (मकै, कोदो र धान) भित्राइएको, बजार र नेपाल खाद्य संस्थान मार्फत आपूर्ति सामान्य रहेको, कृषिजन्य उत्पादनबाट आम्दानी (स्याउ, ओखर, मौसमी तरकारी, र पशुपक्षी), र विकास कार्यक्रमहरु (RCIW, AFS, LAPA, RAP-3) मार्फत प्राप्त रोजगारीहरुले घरधुरीहरुलाई खाद्यान्तको राम्रो उपलब्धता र पहुँच प्राप्त हुनेछ । कर्णाली राजमार्ग पनि यथावत रूपमा सञ्चालन हुने अपेक्षा छ । तथापी, हुम्लाका ९८ र कालीकोटका ६ गाविसहरु आउँदो अवधिमा मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहने अनुमान छ ।

**राप्ती-भेरी क्षेत्र:** यस क्लस्टरमा खाद्य सुरक्षा अवस्था विग्रन सक्ने अनुमान छ । यी गाविसहरुमा, हिउँदे बालीबाट प्राप्त खाद्य संचिती रितिएको र वर्षे बाली भित्राइने काम यस अवधिको अन्त्यतिर मात्र सुरु हुने हुनेछ । यसका साथै, दुर्गमता र यातायातको समस्याले बजार पहुँचमा वाद्या पर्ने अनुमान छ । सुर्खेतको हाल चरण २ मा रहेको छाप्रे गाविसमा अवस्था अझ विग्रन अनुमान छ ।

देशका बाँकी भागहरु न्यूनतम खाद्य असुरक्षित (चरण १) अवस्थामा रहने अनुमान छ । मनसुनी वर्षायामका कारण सडक अवरोध र स्थानीय रूपमा प्रकृतिक प्रकोपका घटनाहरु हुने सम्भावना भएतापनि ठूला प्रकोपका घटनाहरु नभएमा खाद्य सुरक्षा अवस्थामा यसको प्रभाव न्यून र क्षणीक रहने अनुमान छ । यो कुरा टिप्पाणी योग्य छ कि साउन-भाद्र अवधि देशका धेरै भागहरुमा कृषि उत्पादन रित्त हुने समय भएको हुनाले खाद्य सुरक्षा अवस्था विग्रन सक्छ । यद्यपि, कार्तिक यता वर्षे बाली त्रिव्याउन सुरु भए पश्चात खाद्य सुरक्षा अवस्थामा सुधार आउँछ ।



# नेपाल खाद्य सुरक्षा बुलेटिन- अंक ४२

## जानकारी एवं जिल्लाका सूचना र सम्पर्क

### जानकारी

- NeKSAP क्षेत्रीय आवधिक बैठक:** कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमको संयुक्त तत्वावधानमा २०७५ असोज ४-९ अवधिमा हरेक विकास क्षेत्रमा NeKSAP क्षेत्रीय आवधिक बैठक सञ्चालन भयो । आवधिक बैठकमा जिल्ला कृषि विकास कार्यालयहरुका खाद्य सुरक्षा सम्पर्क अधिकारीहरुले सम्बन्धित जिल्लाको २०७० चैत- २०७५ असार अवधिको खाद्य सुरक्षा अवस्था र आउँदो चौमासिक अवधिको पूर्वानुमान प्रस्तुत गर्नुभयो । क्षेत्रीय कृषि निर्देशकहरुले पनि सम्बन्धित क्षेत्रको समग्र खाद्य सुरक्षा अवस्था, समस्या, र चुनौतीहरुको जानकारी गराउनु भयो ।
- जिल्ला खाद्य सुरक्षा सञ्जाल बैठक:** कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले जिल्ला खाद्य सुरक्षा सञ्जालको अर्को आवधिक बैठक मंसिर महिनामा आयोजना गर्नेछ । जिल्ला खाद्य सुरक्षा सञ्जाल थप २ जिल्लामा स्थापना गरिरहेछ; ललितपुर र भक्तपुर ।
- बाली अध्ययन विधिको समिक्षा:** बाली अध्ययन र आकलन प्रक्रिया र नितिजालाई अभ्य बढी व्यवस्थित, विश्वसनीय, र समयसान्दर्भमा बनाउने हेतुले NeKSAP ले कृषि विकास मन्त्रालयलाई हालको बाली अध्ययन र आकलन प्रक्रियाको पूनरावलोकनमा सहयोग पुऱ्याउदै आएको छ । यसको उद्देश्य भनेको बाली अनुगमन र अध्ययन प्रक्रिया र सो संग सम्बन्धित नितिजाहरु सबलीकरणका लागि कृषि विकास मन्त्रालय, कृषि विभाग, र मातहतका निकायहरुको क्षेत्रीय र जिल्लास्तरमा क्षमता अभिवृद्धि गर्नु हो ।
- जलवायु परिवर्तन, कृषि र खाद्य सुरक्षा (CCAFS) संग सहकार्य:** खाद्य सुरक्षामा जलवायुको जोखिमहरुको प्रभाव कम गर्ने सन्दर्भमा बालीको अवस्था अध्ययन र खाद्य सुरक्षा विश्लेषणमा NeKSAP को क्षमता अभिवृद्धि गर्ने हेतुले विश्व खाद्य कार्यक्रम र CGIAR अनुसन्धान कार्यक्रमको CCAFS परियोजना विच सहकार्य सुरु भयो ।
- ICIMOD संग सहकार्य:** NeKSAP का लागि कृषि उत्पादनको सन्दर्भमा सामयीक सूचना र खडेरीको बारेमा पूर्व चेतावनी प्रदान गर्ने हेतुले विश्व खाद्य कार्यक्रम र एकिकृत हिमाली क्षेत्र विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ICIMOD) को विचमा पृथिव्यको अवलोकन प्रविधि र स्थलगत अनुगमन र अध्ययन प्रणालीमा सहकार्य सुरु भयो ।
- खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण:** कृषि विकास मन्त्रालय र विश्व खाद्य कार्यक्रमले नेपाल सरकारको जिल्ला स्तरीय योजना निर्माण र निर्णय प्रक्रियामा खाद्य सुरक्षा तथ्याङ्को समन्वयका लागि खाद्य सुरक्षा प्रतिकार्य विश्लेषणको विकास गरेको छ । प्रारम्भिक स्थलगत परिक्षण पश्चात कार्तिक-मंसिर अवधिमा प्रशिक्षकहरुका लागि प्रमुख प्रशिक्षक तालिम (MTOT) सञ्चालन गर्ने योजना छ । MTOT ले सरोकारवालाहरु लाई तालिम दिई २०७५ मंसिर-पुष अवधिभर जिल्ला स्तरको तालिम सहजीकरणका लागि परिचालन गर्नेछ ।
- सम्मेलनमा प्रस्तुतीकरण:** विश्व खाद्य कार्यक्रम र कृषि विकास मन्त्रालयले पोषण सृजनात्मक प्रयोगशालाको तेस्रो वार्षीक वैज्ञानीक विचार गोष्ठिमा “नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) मा आधारीत खाद्य सुरक्षा प्रतिकार्य विश्लेषण र योजना: तथ्यपरक सूचना र योजना निर्माण विच एक सेतु” विषयक संक्षीप्त कार्यपत्र पेश गरी कार्तिक महिनामा प्रस्तुती गयो ।
- NeKSAP मध्यावधी मूल्याङ्कन:** योरोपीयन युनियनले NeKSAP को मध्यावधी समीक्षा आयोजना गयो । मूल्याङ्कन टोलीले काठमाडौं, दैलेख र धादिङका सरोकारवालाहरु संग परामर्श र अन्तरक्रिया गरेको थियो ।

### जिल्ला खाद्य सुरक्षा जानकारी

नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (NeKSAP) ले हाल नेपालभर ७२ जिल्लाहरुको नियमित अनुगमन गर्दछ । अनुगमनबाट प्राप्त यिनै सूचनाहरुले यस बुलेटिनको लागि सूचना सामग्री जुटाउँदछ । हरेक जिल्लाको पूर्ण खाद्य सुरक्षा बुलेटिन अनुरोध भएमा अंग्रेजी र नेपालीमा उपलब्ध गराइनेछ ।

#### सम्हू १. कर्णाली

डोल्पा

हुम्ला

जुम्ला

कालिकोट

मुगु

#### सम्हू २. सुदूरपश्चिमी पहाडी तथा हिमाली जिल्लाहरु

अछाम

बाल्काड

बाजुरा

बैतडी

डडेलधुरा

दाच्चिना

डोटी

#### सम्हू ३. राप्ती- भेरी पहाडी जिल्लाहरु

दैलेख

जाजरकोट

झूँडान

रोल्पा

स्कुम्ह

सञ्चान

सुदूँहे

#### सम्हू ४. पश्चिमी तराई

कल्चनपुर

कैलाली

बर्दिया

बाँके

दाढ

कर्पलवस्तु

स्पन्देही

#### सम्हू ५. मध्य तथा पूर्वी तराई

नवलपरासी

चितवन

पर्सा

बारा

रौतहट

सल्लीही

महोत्तरी

धनुषा

सप्तरी

सिरहा

सुनसरी

मोरङ

झापा

#### सम्हू ६. पूर्वीपहाडी तथा हिमाली जिल्लाहरु

ताप्लेजुङ

पाँचथर

संखुवासभा

इलाम

ओखलढुङ्गा

खोटाड

धनकुटा

उदमपुर

सोलुखुम्बु

भोजपुर

तेह्रथुम

### खाद्य सुरक्षा अनुगमन तथा विश्लेषण इकाई

संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम

पो. ब. न. १०७, चाकुपाट, पाटनढोका, ललितपुर

[www.wfp.org/countries/nepal](http://www.wfp.org/countries/nepal)

**NeKSAP website:** [www.neksap.org.np](http://www.neksap.org.np)

**NeKSAP email:** [info@neksap.org.np](mailto:info@neksap.org.np)



नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली  
Nepal Khadya Suraksha Anugaman Pranali (NeKSAP)  
Nepal Food Security Monitoring System



यो परियोजना युरोपियन युनियनको सहयोगमा संचालित छ । यस बुलेटिनमा प्रकाशित विचारहरूले युरोपियन युनियनको विचारहरूलाई प्रतिबिम्बित गर्दछ भन्ने कुनै जरूरी छैन ।